



नेपाल राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्था नियमन विभाग



केन्द्रीय कार्यालय

बालुवाटार, काठमाडौं

फोन नं. : ०१-५७९६४१/४२/४३/४४

Website : www.nrb.org.np

पोष्ट बक्स : ७३

पत्र संख्या: बै.वि.नि.वि./नीति/परिपत्र/१३/०८१/८२

मिति: २०८२/०३/०९

इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरु,

महाशय,

यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा यसैसाथ संलग्न तालिकाबमोजिम संशोधन/परिमार्जन/थप गरिएको हुँदा सोहीबमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ।

भवदीय,

(गुरु प्रसाद पौडेल)
कार्यकारी निर्देशक

बोधार्थ :

- (१) श्री नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालय।
- (२) श्री नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार।
- (३) श्री नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग।
- (४) श्री नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभाग।
- (५) श्री नेपाल राष्ट्र बैंक, गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग।
- (६) श्री नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभाग।
- (७) श्री नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभाग।
- (८) श्री नेपाल राष्ट्र बैंक, कानून महाशाखा।
- (९) श्री नेपाल बैंकर्स संघ, सेन्ट्रल बिजनेस पार्क, थापाथली।
- (१०) श्री डेभलपमेण्ट बैंकर्स एसोसिएसन, अनामनगर।
- (११) श्री नेपाल वित्तीय संस्था संघ, डिल्लीबजार।

यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन/परिमार्जन/थप ।



क्र.सं.	व्यवस्था नं.	हालको व्यवस्था	संशोधित व्यवस्था																
१.	इ.प्रा. निर्देशन नं. २/०८१ बुँदा नं. ३६ को (ख) मा संशोधन ।	(ख) ‘चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालूपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने छ । मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको Variance सम्बन्धी व्यवस्था २०८२ साउन १ गतेदेखि मात्र लागु हुनेछ ।	(ख) ‘चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालूपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने छ । मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको Variance सम्बन्धी व्यवस्था २०८३ साउन १ गतेदेखि मात्र लागु हुनेछ ।																
२.	इ.प्रा. निर्देशन नं. १७/०८१ बुँदा नं. १५ को (१) मा संशोधन ।	१५. तोकिएका क्षेत्रमा कर्जा प्रवाह सम्बन्धी व्यवस्था (१) न्यूनतम कर्जा प्रवाह : यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकले कुल कर्जा सापटको देहाय बमोजिम तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्ने छ : (क) २०८४ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नु पर्नेछ । <table border="1"> <tr> <td>२०८१ असार मसान्त</td><td>२०८२ असार मसान्त</td><td>२०८३ असार मसान्त</td><td>२०८४ असार मसान्त</td></tr> <tr> <td>११ प्रतिशत</td><td>१२ प्रतिशत</td><td>१३ प्रतिशत</td><td>१५ प्रतिशत</td></tr> </table> (ग) २०८४ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा	२०८१ असार मसान्त	२०८२ असार मसान्त	२०८३ असार मसान्त	२०८४ असार मसान्त	११ प्रतिशत	१२ प्रतिशत	१३ प्रतिशत	१५ प्रतिशत	१५. तोकिएका क्षेत्रमा कर्जा प्रवाह सम्बन्धी व्यवस्था (१) न्यूनतम कर्जा प्रवाह : यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकले कुल कर्जा सापटको देहायबमोजिम तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्ने छ : (क) २०८५ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नु पर्नेछ । <table border="1"> <tr> <td>२०८२ असार मसान्त</td><td>२०८३ असार मसान्त</td><td>२०८४ असार मसान्त</td><td>२०८५ असार मसान्त</td></tr> <tr> <td>११ प्रतिशत</td><td>१२ प्रतिशत</td><td>१३ प्रतिशत</td><td>१५ प्रतिशत</td></tr> </table> (ग) २०८५ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्नेछ ।	२०८२ असार मसान्त	२०८३ असार मसान्त	२०८४ असार मसान्त	२०८५ असार मसान्त	११ प्रतिशत	१२ प्रतिशत	१३ प्रतिशत	१५ प्रतिशत
२०८१ असार मसान्त	२०८२ असार मसान्त	२०८३ असार मसान्त	२०८४ असार मसान्त																
११ प्रतिशत	१२ प्रतिशत	१३ प्रतिशत	१५ प्रतिशत																
२०८२ असार मसान्त	२०८३ असार मसान्त	२०८४ असार मसान्त	२०८५ असार मसान्त																
११ प्रतिशत	१२ प्रतिशत	१३ प्रतिशत	१५ प्रतिशत																

यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन/परिमार्जन/थप ।



यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन/परिमार्जन/थप ।



३.	इ.प्रा. निर्देशन नं. २/०८१ को बुँदा नं. ८ को उपबुँदा (५) थप गरी क्रमसंख्या मिलान गरिएको ।	हाल नरहेको ।	(५) परिस्थितिवश समस्यामा परेका रु. २ करोडसम्मका तोकिएका क्षेत्र (कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यम) मा प्रवाह भएको कर्जाको हकमा ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगदप्रवाह लगायतका पक्षहरुको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिनेछ : (१) यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नु पर्नेछ । (२) यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ पुष मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ । (३) पुनरतालिकीकरण र/वा पुनरसंरचना अधि गरिएको कर्जा नोक्सानी व्यवस्था write back गर्न पाइने छैन ।
----	---	--------------	--